

संवत् २०७७ साल जेठ १२ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरू:

१. कोभिड-१९ महामारीबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि कोपिला भ्याली सेवा समाजलाई स्वीकृति दिने।
२. कर्णाली प्रदेश भित्र २०७७ सालमा निम्न दिनहरूमा सार्वजनिक विदा दिने र सो को सूचना राजपत्रमा प्रकाशन गर्ने।

क्र.सं.	पर्व/ दिवसहरू	मिति	कैफियत
१	प्रदेश स्थापना तथा शहिद दिवस	भाद्र ४ गते	प्रदेशभर
२	माघी (माघे संक्रान्ति)	माघ १ गते	प्रदेशभर
३	साउने संक्रान्ति तथा देउडा पर्व	श्रावण १ गते	प्रदेशभर
४	चैते दशै (चैत्र शुक्ल अष्टमी)	तिथि अनुसार	प्रदेशभर
५	फोत्तोलो ल्होसार	तिथि अनुसार	प्रदेशभर, सम्बन्धित समुदायको लागि मात्र
६	चन्दनाथ मन्दिरको लिंगो बोक्ने मेला	असोज कृष्ण त्रयोदशी	जुम्ला जिल्लाभर
७	धान दिवस	असार १५ गते	प्रदेशका जुम्ला बाहेक ९ जिल्लामा
		चैत्र १२ गते	जुम्ला जिल्लामा

३. बजेट कार्यान्वयन सहजताको लागि आदेश जारी गर्ने।
४. कर्णाली प्रदेश विनियोजन विधेयक, २०७७ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरू प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने।
५. कर्णाली प्रदेशमा व्यापार-व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रदेश सभामा पेश गर्ने।
६. व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा स्वीकृति गर्ने।
७. कोभिड-१९ को प्रतिकार्य, उद्धार तथा क्वारेण्टाइन व्यवस्थापन कार्यका लागि नेपाली सेना परिचालन गर्ने।

द्रष्टव्यः निर्णयसँग सम्बन्धित थप निर्णयहरू सम्बन्धित मन्त्रालयहरूबाट उपलब्ध हुनेछन्।

संवत् २०७७ साल जेठ १६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयहरूः

- कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७।७८ को नीति तथा कार्यक्रम स्वीकृत गरी प्रदेश सभामा पेश गर्ने ।

संवत् २०७७ साल जेठ १९ गते बसेको मन्त्रिपरिषद्का बैठकको निर्णयहरूः

- कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (फहिलो संशोधन) नियमावली, २०७७ स्वीकृत गर्ने ।
- चालु आर्थिक वर्षको कार्यक्रम संशोधन सम्बन्धी अधिकार प्रत्यायोजन गर्ने विषयको आर्थिक मामिला तथा प्रस्तावमा प्रत्यायोजित अधिकार बमोजिम गरिएका निर्णयको जानकारी आर्थिक वर्षको अन्त्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गराई मन्त्रिपरिषद्बाट अनुमोदन गराउने ।
- खाद्य सुरक्षाका लागि उत्पादन विशेष कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ स्वीकृत गर्ने ।
- COVID-19 संक्रमित विरामीका लागि आईसोलेशन वेड र किट खरिद गर्ने ।
- नेपाल सरकारबाट स्वीकृत कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनै पर्ने अवस्थामा रहेका नेपाली नागरिकहरूलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ कार्यान्वयन गर्ने ।
- Pool Testing बाट हुम्ला, मुगु, जुम्ला र डोल्पामा COVID-१९ को संक्रमण नदेखिएको र भारतबाट आउने हुम्ला, मुगु र डोल्पाका नागरिकहरूलाई सुर्खेतमा नै क्वारेन्टिनमा व्यवस्थापन भएको अवस्था हुँदा भारतबाट आउने व्यक्तिहरूलाई प्रवेश नदिने गरी यार्सागुम्बा संकलनको कार्य जेठ २५ गतेदेखि खुला गर्ने व्यवस्था हुन नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
- हुम्लाको याल्वाड वितरण केन्द्र र डोल्पाको तिन्जे वितरण केन्द्रको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लीमिटेडले चीनको स्वशासित क्षेत्र तिब्बतको मार्ग हुँदै खाद्यान्न आपूर्ति गर्दै आएकोमा हाल कोभिड- १९ का कारण सो मार्गबाट खाद्यान्न आपूर्ति गर्न नसकिने अवस्था भएको हुँदा बैकल्पिक व्यवस्था गरी ती आपूर्ति केन्द्रहरूमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई निर्देशन हुनको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने ।
- आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्य सञ्चालन गर्नको लागि हाल सो मन्त्रालय रहेको भवन अपर्यास भएको हुँदा सो मन्त्रालयलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालय रहेको भवनमा सार्ने र सो भवनमा रहेका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका महाशाखा/शाखाहरू र भूमि व्यवस्था तथा सहकारी रजिस्ट्रारको कार्यालयलाई आर्थिक मामिला तथा योजना मन्त्रालय रहेको भवनमा सारी कार्यसञ्चालन गर्ने ।
- कोभिड-१९ को प्रभावका कारण उत्पन्न हुन सक्ने सम्भावित खाद्य संकटलाई दृष्टिगत गरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तत्काल चामल पच्चिस हजार किवण्टल, गहुँ बाह हजार किवण्टल र दाल तीन हजार किवण्टल गरी जम्मा चालिस हजार किवण्टल खाद्यान्न खरिद गरी भण्डारण तथा आपूर्तिको व्यवस्था मिलाउने र यसको लागि बजेटको व्यवस्था आर्थिक मामिला तथा योजना मन्त्रालयले गर्ने ।

द्रष्टव्यः निर्णयसँग सम्बन्धित थप निर्णयहरू सम्बन्धित मन्त्रालयहरूबाट उपलब्ध हुनेछन् ।